

सन २०२० मा हुन गइरहेको जनगणनाले मलाई के के कुरा सोध्छ ?



NORTH CAROLINA
ASIAN AMERICANS TOGETHER

www.ncaatogether.org/census

जनगणना मार्च २०२० मा शुरू हुन्छ ! जनगणनामा सहभागी हुनाले तपाईंको परिवार, तपाईंको समुदायले सरकारी साधन र श्रोत, सरकारी सेवा, तथा सरकारमा प्रतिनिधित्व जस्ता कुरामा निष्पक्ष हिसाबले भाग पाउने कुराको सुनिश्चितता गर्छ । सन २०२० मार्च महिनाको अन्त्यतिरबाट शुरू हुन लागेको जनगणनामा तपाईंले अनलाइन अथवा फोन बाटै सहभागी हुन सक्नुहुन्छ । प्रत्येक घर-परिवार (एकै ठेगानामा बस्ने सबैजना समावेश हुने घर-परिवार) ले **एउटै मात्र** फाराम पेश गर्नुपर्छ र त्यस ठेगानामा बस्ने हरेक व्यक्तिको नामावली उक्त फाराममा उल्लेख गर्नुपर्छ ।

सन २०२० मा हुन गइरहेको जनगणनाले तपाईंको घर-परिवारबारे तलका कुराहरू सोध्नेछ:

अप्रिल १ मा घर-परिवारमा मानिसको संख्या सोध्नेछ ।	तपाईंसम्बन्धी नभए तापनि, तपाईंको घरमा बस्ने सबै जनालाई समावेश गर्नुहोस् । जनगणनाले साना बालबालिका, गैर-नागरिक, भाडावालाहरू - सबैजनासहित संयुक्त राज्य अमेरिकामा बस्ने सबै मानिसको गणना गर्छ ।
तपाईंको घर आफ्नै हो वा भाडामा लिनुभएको हो?	
टेलिफोन नम्बर	आधिकारिक जनगणना विभागको प्रयोजनका लागि आवश्यक भयो भने मात्र यो प्रयोग गरिनेछ ।

सन २०२० मा हुन गइरहेको जनगणनाले तपाईंको घर-परिवारमा बस्ने मानिसका बारेमा सोध्नेछ:

घर-परिवारमा रहने प्रत्येक व्यक्तिको नाम, लिङ्ग, उमेर र जन्म-मिति
फाराम भर्ने मानिससँगको सम्बन्ध

जाति	<p>तपाईंले एक वा सोभन्दा बढी जातिहरू छनोट गर्न सक्नुहुन्छ । तपाईं बहुजातिका रूपमा पहिचान हुनुभयो भने तपाईंले आफ्नो जातीय समूहहरूको ठाउँमा राखिएको कोष्ठमा चिह्न लगाउन सक्नुहुन्छ अनि आफ्नो जातीय पृष्ठभूमिबारे थप विवरण लेख्न सक्नुहुन्छ ।</p> <p>चिह्न लगाउने भनेर सबै जातीय समूहहरूलाई पुग्ने गरी कोष्ठहरू उपलब्ध छन् । तपाईंको जातीय समूहको नाम उल्लेख गरिएको छैन भने पनि तपाईंले आफ्नो जातीय पृष्ठभूमिसम्बन्धी विवरणहरू थपेर लेख्न सक्नुहुन्छ ।</p>
हिस्प्यानिक मूल	<p>हिस्प्यानिक मूललाई जाति (निश्चित शारीरिक बनोट भएको) नभई जातीयता मानिन्छ ।</p> <p>तपाईं हिस्प्यानिक मूलको होइन भनी चिह्न लगाउन सक्नुहुन्छ वा तपाईं हिस्प्यानिक हो भनी चिह्न लगाउन पनि सक्नुहुन्छ अनि आफ्नो जातीय मूल के हो भनेर उल्लेख गर्न सक्नुहुन्छ ।</p>

फारमले तपाईंलाई तपाईंको आप्रवासन वा नागरिकता अवस्थाको बारेमा सोध्नेछैन ।

फाराममा तपाईंको सामाजिक सुरक्षा नम्बर (सोसल सेक्युरिटी नम्बर) सोधिने छैन ।

के जनगणनामा सहभागी हुन सुरक्षित छ ?

तपाईंको जनगणनाका जवाफहरू गोप्य रहन्छन् । तपाईंको व्यक्तिगत जानकारी अन्य सरकारी एजेन्सी, आप्रवासन अधिकारी वा जनसाधारणलाई दिने अनुमति जनगणना विभागलाई दिइएको छैन ।

जनगणनामा सबैजना सहभागी हुन र सबै प्रश्नहरूको सत्यपूर्वक जवाफ दिनुपर्ने कुरा संघीय कानूनमा व्यवस्था गरिएको छ । जनगणनामा सहभागि भएर प्रश्नहरूको जवाफ दिँदै गर्दा नढाट्नुहोस् । तपाईंले प्रश्न छोड्नुभयो भने पनि तपाईंको फाराम गनिनेछ । सम्भव भएसम्म जनगणनामा सोधिएका प्रश्नहरूको पूरा उत्तर दिएका खण्डमा छुटेका प्रश्नहरूको जानकारी लिन जनगणनाको गणक तपाईंको घरमा आउन नपर्ने कुराका लागि सहयोग पुग्नेछ ।

तपाईंले जनगणनासम्बन्धी थप जानकारी यो www.countusin2020.org/resources वेबसाइटमा गएर थाहा पाउन सक्नुहुन्छ ।